

MoEST Online दरखास्त पेश गर्दा ध्यान दिनुपर्ने मुख्य मुख्य पक्षहरू:

मिति २०७५ अशोज १८ गतेको गोरखापत्र समेतमा प्रकाशित सुचना अनुसार KU का लागि मन्त्रालयको योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त दिन चाहने इच्छुक उम्मेदवारहरूले Mobile/Tablet/Laptop/Desktop जस्ता इलेक्ट्रोनिक साधनको प्रयोग गरी Online माध्यमबाट दरखास्त पेश गर्न सकिने छ ।

Online Application Form भर्दा स्क्यान (scan) गरी Upload गर्नु पर्ने Document हरू:

देहाय बमोजिमको समुहमा दरखास्त पेश गर्न चाहनेले देहाय बमोजिमका कागजातहरूको Online Application भर्दाका बखत नै Upload गर्नुपर्ने भएकोले सम्बन्धित Document Scan गरि प्रत्येक Document को 600 केवी भन्दा सानो JPEG Format मा Image तयार गरेपछि स्पष्ट छ छैन एकिन गरेर मात्र फारम भर्न सुरु गर्नु पर्नेछ ।

Photo (Image) = उम्मेदवारको फोटो अनुहार पुर्ण रूपमा देखिने हुनु पर्नेछ ।

Image File Format = The image must be in the join photographic Expert Group (JPEG) format

Image File size = The maximum image size is 240 kilobytes(240KB)

Image Resolution and Dimensions: Minimum acceptable dimensions are 207 pixels×266 pixels(35mm×45mm)

साधारण समुहको लागि:

- नेपाली नागरिकताको प्रमाण पत्र
- KU को प्रवेशपत्र
- एसएलसी वा सो सरहको लब्धाङ्क पत्र
- एसएलसी वा सो सरहको चारीत्रिक प्रमाण पत्र
- दश जोड दुई वा सो सरहको ट्रान्सकिप्ट
- दश जोड दुई वा सो सरहको विदेशमा अध्ययन गरेका को लागि Pass Certificate/Degree Award Certificate/Provisional Certificate or Migration Certificate
- शैक्षिक योग्यताका प्रमाण पत्रहरूमा र नेपाली नागरिकतामा नाम थर जन्म मिति फरक भए एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

आरक्षण समुहको लागि:

(विपन्नताको सिफारिस, सामुदायिक विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूहको सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्न सक्ने उम्मेदवारका लागि ।)

१. साधारण समुहका लागि तोकिएका कागजातहरू र

२. गाउँपालिका/मनपा/उप म.न.पा./न.पा. ले जारी गरेको विपन्नताको सिफारिस पत्र

३. शिक्षा विकास तथा समन्वय इकाइ वा सम्बन्धित स्थानीय तहले जारी गरेको सामुदायिक विद्यालय सम्बन्धी सिफारिस पत्र

४. जुन समुहमा दरखास्त दिने हो सो समुहमा पर्ने भनि तोकिएको निकायले जारी गरेको सिफारिस पत्र (महिला समुह बाहेक)

आरक्षण समुह: अन्य विद्यालय

(नेपाल भित्रका सामुदायिक विद्यालय बाहेकका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी आफू सम्बन्धित समूहको व्यक्ति भएको प्रमाण पेश गर्न सक्ने उम्मेदवारहरू र सामुदायिक(सरकारी) विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेको भएता पनि शिक्षा विकास तथा समन्वय इकाई वा स्थानीय तहको पत्र र तोकिएको ढाँचामा तोकिएको मिति भित्र प्रदान गरिएको विपन्नताको सिफारिस पत्र पेश गर्न नसक्ने तर आफू सम्बन्धित समूहको व्यक्ति भएको प्रमाण मात्र पेश गर्न सक्ने अन्य उम्मेदवारहरूका लागि)

- साधारण समूहका लागि तोकिएका कागजातहरू र जुन समूहमा दरखास्त दिने हो सो समूहमा पर्ने भनि तोकिएको निकायले जारी गरेको सिफारीस पत्र (महिला समूह बाहेक)

दरखास्त फाराम पेश गर्न माथि तोकिए बमोजिमका आवश्यक कागज प्रमाणहरूको स्क्यान (SCAN)प्रति समेत तयार गरे पछिमात्र फाराम भर्न शुरु गर्नु पर्नेछ ।

- झुट्टा विवरण पेश गरी अवेदन गरेमा दुई वर्षसम्मका लागि अयोग्य हुने गरी सुचिकृत गरीने हुदा यथार्थ विवरण मात्र दरखास्तमा उल्लेख गर्नुहोला
- दरखास्त फारम भर्ने उम्मेदवारले KU ले मिति २०७५ भाद्र १७ गते लिएको B.Sc. Nursing र २०७५ भाद्र ३१ गते लिएको MBBS तथा BDS प्रवेश परीक्षामा उत्तीर्ण गरेको हुनु पर्नेछ ।
- मन्त्रालयको Online दरखास्त फाराम भर्न KU को Entrance Examको रोल.नं./सिट नं र परीक्षार्थीको जन्ममिति ईन्ट्री गरेपछि मात्र Online Application फाराम खुल्नेछ ।
- Onlineदरखास्त फाराम भर्न शुरु गरेको एक घण्टा भित्र भरी सक्नुपर्नेछ ।
- जुन परीक्षाको लागि दरखास्त पेश गर्ने हो सो विषयसँग सम्बन्धित विवरण मात्र भर्नु पर्नेछ ।
- एक भन्दा वढी दुई ओटा विषयमा योग्यताक्रम कायम गराउन दुई ओटा छुट्टाछुट्टै फाराम भर्नु पर्नेछ । राजश्व पनि दुवैको लागि छुट्टाछुट्टै बुभाउनुपर्नेछ ।
- दरखास्त फारम मिति २०७५ साल अशोज १८ गते देखि २०७५ साल अशोज २६ गते सम्म Online माध्यमबाट भर्न सकिनेछ ।
- एक पटक फारम भरि सेभ गरि सकेपछि पुन सोहि विषयको फाराम भर्न पाईने छैन तर अर्को विषयका लागि दरखास्त फाराम भर्न पाईने छ ।
- फाराम भर्ने क्रममा आवश्यक विवरण नपुगेमा रातो रङकोAsterisk (*) देखिन्छ त्यस्तो भएमा उक्त चिन्हमा माउस (mouse) राखी सहयोग(Help) लिन सकिनेछ ।
- Onlineफाराम भर्ने क्रममा फाराम पुरा भरी नसकेसम्म BACK or REFRESHबटन नथिच्ने।
- Onlineफाराम पुरा भरिसकेपछि दरखास्त फाराम मन्त्रालयमा प्राप्त भएको MOE Online Registrationतपाईंको E-Mailमा पठाईनेछ ।
- Confirmationप्राप्त भए पश्चात् तोकिएको मितिमा रा.बा. बैङ्क ठमेल शाखा वा उक्त बैङ्कको छात्रवृत्ति शाखाको केशरमहल परिसरमा रहेको काउन्टरमा रु.१०००/- राजश्व दस्तुर वुभाएको रसिद सहित सबै सक्कल कागजातहरू साथमा लिई दरखास्त फारम दर्ता भएको निस्सा लिनु पर्नेछ ।
- Onlineफाराम भर्ने क्रममा कुनै समस्या परेमा छात्रवृत्ति शाखामा सम्पर्क गर्नुहोला।

नोट: पेश गर्नुपर्ने कागजातहरूको विस्तृत जानकारीका लागि यस मन्त्रालयको वेवसाइट

www.moe.gov.npमा राखिएको सूचना अध्ययन गर्नुहोला ।

शाखाको फोन न. ४४१८१६९